



# विशेष विपद् बुलेटिन

६ साउन विहान १०:०० बजेदेखि ६ साउन बेलुकी ५:०० बजेसम्म

नेपालमा विभिन्न जिल्लामा गरेर १५ स्थानमा **अविरल वर्षा**, ८ स्थानमा **पहिरो**, २ स्थानमा **बाढी**, १ स्थानमा **आगलागी**, १ स्थानमा **जंगली हात्तीको आक्रमण**का घटना भएका छन् । यी घटनामा परेर ६ जनाको **मृत्यु**, ५ जना **घाइते** भएका छन् ।

मृत्यु संख्या ६	हराएको -	घटना संख्या २७	घाइते ५	अनुमानित क्षति रु. १७,११,०००	सडक अवरोध १	चौपाया क्षति १४

## घटना सारांश

- मुलुकभर आज विहान १० देखि बेलुकी ५ बजेसम्म विपद्का २७ वटा घटनाहरू भएका छन् ।
- झापाको अर्जुनधारा नगरपालिका वडा नं ४ को एक घर नजिकै जंगलि हात्ती आएको र हात्तीलाई धपाउन भनि एक व्यक्ति घर बाहिर निस्कदा हात्तीको सुडले हानि **घाइते** ।
- संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ११ डाँडाँखेत स्थित एक घर भत्किँदा १ वटा बाखा मरेको, **३ लाख ५० हजार रुपैयाँ** बराबरको क्षति ।
- सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ५ पडरियामा एउटा घर **अविरल वर्षा**को कारण पूर्णरूपमा भत्किँदा **५ लाख रुपैयाँ** बराबरको क्षति ।
- सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका वडा नं १३ गोबरगाढामा **अविरल वर्षा**को कारणले कोशी नदीको पानी करिब ९० वटा घरमा परेको ।
- बाराको महागढीमाई नगरपालिका वडा नं १० गंजभवानीपुरको एउटा कच्ची घर **अविरल वर्षा**को कारण पूर्णरूपमा भत्किँदा **१ लाख २० हजार रुपैयाँ** बराबरको क्षति ।
- सिरहाको धनगढीमाई नगरपालिका वडा नं १ मा **अविरल वर्षा**को कारण ५ वटा घर पूर्णरूपमा क्षति भई **३ लाख १० हजार रुपैयाँ** बराबरको क्षति ।
- ललितपुरको ललितपुर महानगरपालिका वडा नं १८ भैंसेपाटीस्थित कोलोनीको एक घरमा वर्षातको कारण पानी पसि आशिक क्षति । वडा नं १२ मंगलबजारस्थित **आर्दश कन्या मा.बि.**को कम्पाउण्ड **अविरल वर्षा**तको कारणले भत्किएको ।
- रसुवाको उत्तरगया गाउँपालिका वडा नं १ मा **अविरल वर्षा**का कारण त्रिशुली नदीमा आएको बाढीले **त्रिशुली ३A जलविद्युत आयोजनाको** सेक्युरेटी गार्ड बस्ने गरेको भवन ग्यारेज बगाएको र कम्प्रेसर मेशिन सहितका सामानहरू बगाएको ।

## घटना सारांश...

- काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं ९ मा अबिरल वर्षाका कारण पहिरोले एउटा टहरो पुरिँदा ३ लाख रुपैयाँ बराबरको क्षति । टोखा नगरपालिका वडा नं १ पासीडाँडाँमा एउटा टहरोमा माथिबाट अचानक पहिरो आई टहरो पुरिँदा २ जना जुम्लिया बच्चाहरूको मृत्यु । नागार्जुन नगरपालिका वडा नं ८ भीमढुङ्गा स्थित एक घर आसिँक क्षति हुनुका साथै घरमा रहेको ४० ओटा कुखुरा सहित ५० हजार रुपैयाँ बराबरको क्षति ।
- चितवनको भरतपुर महानगरपालिका वडा नं ९ खहरेको एक घर अबिरल वर्षाको कारण त्रिसुली नदीमा आएको बाढीले कटान गरी पूर्णरूपमा क्षति ।
- नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका वडा नं २ टाडीमा अबिरल वर्षाको कारण पहिरो आई एक घर पुरिँदा २ जनाको मृत्यु ।
- स्याङ्जाको गल्याङ नगरपालिका वडा नं १ मालुङ्गामा अबिरल वर्षाको कारण पहिरोले एउटा ग्यारेज पुरिँदा १ लाख रुपैयाँ बराबरको क्षति ।
- तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ चिसापानीमा रहेको सुजाता मोटर पार्टमा माथिबाट पहिरो गई ३ वटा कार,भ्यान क्षति, ३ जना व्यक्ति सामान्य घाइते । सोही गाउँपालिका नालाको एक घरको २ वटा कोठा भत्किँएको ।
- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ तितरको एक घर कालिगण्डकी नदीले बगाई पूर्णरूपमा क्षति ।
- कास्कीको मादी गाउँपालिका वडा नं ५ ठुला स्वाँरामा रहेको एक घरको पछाडी उत्तर तर्फको गाह्रो भत्किँई क्षति ।
- लमजुङको मसुर्याङदी गाउँपालिका वडा नं ३ पल्लोटारीमा अबिरल वर्षाको कारण एउटा घरमा माथिबाट पहिरो आई भत्किँएको र गोठ पुरिँदा १ वटा रागो, ५ वटा बाखाको मरेको । यसैगरी अर्को व्यक्तिको गोठ र धन्सार भत्किँदा १ वटा गाई, १ वटा बाछ्छो, १ वटा पाडो पुरी मरेको र अर्को एक कच्ची घर हिलो पसि बस्न नमिल्ने भएको ।
- बर्दियाको राजापुर नगरपालिका वडा नं १० मझेराको एक घरमा जंगलि हात्ती आई घर भत्काउदा स्थानीय मानिसहरूको सहयोगमा आगोले हात्तीलाई भगाउने क्रममा सोही घरमा आगलागी । आगलागीबाट घर पूर्णरूपमा क्षति भई घरभित्र रहेको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जलि ७१ हजार रुपैयाँ बराबरको क्षति ।
- पाल्पाको रामपुर नगरपालिका वडा नं १ मकैडाडामा अबिरल वर्षाको कारण एउटा घरदेखी पुर्व तर्फ रहेको पिपलको रुख भाँचिँई घरमा लाग्दा घर पूर्णरूपमा क्षति भई ३ लाख रुपैयाँ बराबरको क्षति ।
- रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १३ हाईबाडमा अबिरल वर्षाका कारण गोठ भत्किँदा गोठमा रहेका २ बाखा मरेको र ८० हजार रुपैयाँ बराबरको क्षति । आठविसकोट नगरपालिका वडा नं ९ सोनाको एक घरमा माथिबाट पहिरो आई बाखाको खोर भत्किँदा उक्त खोरमा बाधेर राखेका २ वटा बाखाको मरेको । वडा नं ११ चिसापानीमा अन्नबाली नष्ट हुँदा ३० हजार रुपैयाँ बराबरको क्षति ।
- हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ मकै भन्ने स्थानमा अबिरल वर्षाका कारण ढुंगा, माटो सहितको बाढी आई १० वटा घरहरूको पर्खाल भत्किँएर क्षति । १० वटा घरहरूमा पानि पसि लत्ताकपडा ,अन्नपात क्षति ।
- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ औँडाखानमा एक घरमा माथिबाट पहिरो आई पुरिँदा २ जनाको मृत्यु, एक बालिका घाइते भएको ।

## सडक अवरोध

- अबिरल वर्षातको कारण ईन्द्रसरोबर गाउँपालिका वडा नं. २ स्थित कुलेखानी हेटौडा-काठमाण्डौ सडकखण्डमा पहिरो आई बाटो अवरोध भएको ।

## प्रतिकार्य

- सुरक्षा निकायको टोलीबाट पहिरो र अबिरल वर्षाका कारण घाइते भएका व्यक्तिहरुलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रहरुमा पुर्याइएको छ भने अबिरल वर्षातको कारण अबरुद्ध सडक बाटो स्थानीयको सहयोगमा खुलाउने कार्य भईरहेको ।